

# नेपाल खुला विश्वविद्यालय

## मानभवन, ललितपुर

### डीन पदहरूका लागि आवेदन आव्हान गरिएको सूचना

(प्रथम पटक प्रकाशित मिति : २०७९।११।०६ गते)

नेपाल खुला विश्वविद्यालय ऐन २०७३ (संशोधन) को दफा २०(३) र ११(ण) को प्रावधान बमोजिम सामाजिक शास्त्र तथा शिक्षा संकाय, व्यवस्थापन तथा कानून संकाय, र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायमा रिक्त रहेको डीन पदहरू (संख्या ३) का लागि कार्यकारी परिषदको मिति २०७९।१०।२७ को निर्णय अनुसार उम्मेदवार छनोट गरि नियुक्तिका लागि सिफारिश गर्न प्राप्त कार्यशर्त विवरण अनुसार खुला प्रतियोगिताका आधारमा नियुक्तिका लागि सिफारिस गरिने हुँदा योग्य तथा इच्छुक महानुभावहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र विश्वविद्यालयबाट गठित सिफारिस समितिको कार्यालय मानभवनमा कार्यालय समयभित्र आईपुग्ने गरी आवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ। आवेदन प्रत्यक्ष रूपमा उपस्थित भई सिलबन्दी गरिएको खाममा वा इमेल मार्फत समितिको इमेल [searchcommittee@nou.edu.np](mailto:searchcommittee@nou.edu.np) मा पठाउनु पर्नेछ। तोकिएको समयसिमा भन्दा पछाडि प्राप्त आवेदन दर्ता गरिने छैन। कार्यविधिमा तोकिएका शर्तहरू पुरा नभएका आवेदनहरू स्वतः रद्द हुनेछन्।

### आवेदकको न्यूनतम योग्यता

- क. सम्बन्धित संकायसंग सम्बद्ध कुनै विषयमा मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधी लिएको।
- ख. विश्वविद्यालय तथा उच्चशिक्षाका क्षेत्रमा कम्तिमा १० वर्षको पूर्णकालिन प्राध्यापन अनुभव प्राप्त।
- ग. प्राध्यापक वा सहप्राध्यापक पदमा बहाल रही कार्यरत वा कार्य गरेको।

### थप योग्यता, अनुभव, योजना तथा प्रतिवद्धता

- क. संकायलाई प्राज्ञिक, प्रशासनिक तथा व्यवस्थापकिय नेतृत्व गर्न सक्ने कार्यक्षमता प्रदर्शन गर्ने अनुभव गरेका उपलब्धिहरूको प्रमाणिक आधार सहितको अभिलेख,
- ख. खुला शिक्षा, दूर सिकाई तथा अनलाईन सिकाई प्रणालीमा प्राध्यापन तथा व्यवस्थापन गरेको अनुभव र यस प्रकृतिको विश्वविद्यालय व्यवस्थापन वुझेको प्रमाणित गर्ने आधार सहित विवरण,
- ग. आफूले आवेदन दिएको संकायको डीन पदमा नियुक्त भएमा उक्त संकायको प्राज्ञिक तथा वित्तीय व्यवस्थापन एवं संस्थागत विकासको लागि २५०० देखि ३००० शब्दसम्मको ४ वर्षे कार्यकालको रणनीतिक योजना,
- घ. समकक्षी मूल्यांकित स्तरिकृत जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू प्रकाशन गरेको,
- ङ. कुनै किसिमको भ्रष्टाचार तथा भ्रष्टाचारसंग जोडिएर नैतिकतामा प्रश्न उठेको तथा अपराधजन्य कार्यमा सजाय नपाएको स्वघोषणा,
- च. डीन पदमा रहदा दलगत राजनितिलाई लाभहानी दृष्टिकोणले कुनै निर्णय नगर्ने प्रतिवद्धताको स्वघोषणा।

## उम्मेदवार हुन नपाउने

१. कुनै किसिमको भ्रष्टाचार तथा भ्रष्टाचारसंग संलग्न रहि नैतिकतामा प्रश्न उठेको तथा अपराधजन्य कार्यमा सजाय पाएको ।
२. सम्बन्धित देश तथा नेपालले मान्यता प्रदान नगरेका उच्चशिक्षा संस्थाबाट शैक्षिक उपाधि प्राप्त गरेको ।

## आवेदनका साथ पेशगर्नुपर्ने कागजातहरू

- क. आफ्ना सम्पूर्ण शैक्षिक योग्यताका (स्नातक, स्नातकोत्तर, एम फिल र विद्यावारिधी) प्रमाणपत्रको ई-कपी ।
- ख. कुनै उच्च शैक्षिक संस्थामा पूर्णकालिक प्राध्यापक वा सह-प्राध्यापकको रूपमा नियुक्त भई काम गरेको तथा उच्च शिक्षामा काम गरेको पूरा अनुभव वर्ष खुल्ने प्रमाणित कागजात ।
- ग. स्तरिकृत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित लेखको ई-कपी तथा पुस्तकको कपी ।
- घ. आफूले आवेदन दिएको संकायको डीन पदमा नियुक्त भएमा उक्त संकायको प्राज्ञिक तथा वित्तीय व्यवस्थापन एवं संस्थागत विकासको लागि २५०० देखि ३००० शब्दसम्मको ४ वर्षे कार्यकालको रणनीतिक योजना
- ङ. नेपाली नागरिकताको प्रमाणपत्र फोटोकपी
- च. आफू हाल कार्यरत संस्थाको वा विगतमा कार्यरत रहेको संस्थाको प्रमुख वा एक निकटस्थ संस्था सुपेरिवेक्षक र संस्था बाहिरको आफूसित परिचित एक प्राज्ञिक गरी २ जना रेफ्रीको सम्पर्क इमेल तथा मोवाईन नम्बर सहितको विवरण । आवश्यकताका आधारमा सिफारिश समितिले रेफ्रिलाई सम्पर्क गर्नेछ र सोको जानकारी उम्मेदवारले निजहरूलाई पूर्वसूचना दिनु पर्नेछ ।
- छ. डिनको कार्यकालमा कुनै पनि दलीय राजनीतिक संस्थामा सम्लग्न नरहने स्वघोषणा वा प्रतिवद्धता पत्र ।
- ज. डीन पदमा रहँदा दलगत राजनीतिलाई लाभहानीका दृष्टिकोणबाट कुनै निर्णय नगर्ने प्रतिवद्धता पत्र ।
- झ. उच्च शिक्षा प्रदायक संस्थामा नेतृत्व तहमा वा व्यवस्थापन तहमा कामको अनुभव र उपलब्धि स्पष्ट खुल्ने प्रमाणित विवरण ।
- ञ. आफूले प्राज्ञिक क्षेत्रमा योगदान गरेको अन्य कुनै प्रमाण भएमा समावेश गर्ने ।

## छनोट आधार तथा सिफारिश

१. सिफारिश समितिले निर्धारण गरेको सिफारिश सम्बन्धी कार्यविधिमा उल्लेख भए वमोजिमको छनोट आधारमा तोकिए वमोजिमको अंक भारको आधारमा कुल प्राप्तअंकको सर्वोत्कृष्ट अंकको योग्यता क्रम अनुसार सिफारिश गरिने छ ।
२. छनोट तथा सिफारिशका आधार तथा विधि सम्बन्धी कार्यविधि विश्वविद्यालयको वेवसाईट [www.nou.edu.np](http://www.nou.edu.np) मा तथा समितिको कार्यालयबाट उपलब्ध हुनेछ ।

सिफारिस समिति  
नेपाल खुला विश्वविद्यालय